



महिला लघुवित्त वित्तीय संस्था लि. Mahila Laghubitta Bittiya Sanstha Ltd.

नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्रप्राप्त संस्था (राष्ट्रियस्तरको कार्य क्षेत्र भएको)
केन्द्रीय कार्यालय: बनेपा न.पा. -१३, साँगा, काभ्रे
Email: mlbsl.nepal@gmail.com, Website: www.mlbsl.com.np Karobar Daily-2079-04-17

Unaudited Financial Statement (Quarterly) As on 4th Quarter (32 Ashadh 2079) For the Fiscal Year (2078/79)

(Rs. in '000)

S.N.	Particulars	This Quarter Ending (2079 Ashadh End)	Previous Quarter Ending (2078 Chaitra End)	Corresponding Previous Year Quarter Ending (2078 Ashadh End)
1	Total Capital & Liabilities (1.1 to 1.7)	4,695,352.24	4,497,564.52	3,546,282.84
1.1	Paid-up Capital	147,500.00	147,500.00	100,000.00
1.2	Reserves and Surplus	298,340.13	250,079.32	220,896.09
1.3	Debenture and Bond			
1.4	Borrowings	2,775,625.61	2,733,393.89	2,246,873.74
1.5	Deposits	1,340,019.57	1,240,850.32	928,090.33
	a. Domestic Currency	1,340,019.57	1,240,850.32	928,090.33
	b. Foreign Currency			
1.6	Income Tax Liabilities	64,328.28	42,868.47	5,647.73
1.7	Other Liabilities	69,538.65	82,872.52	44,774.96
2	Total Assets (2.1 to 2.7)	4,695,352.24	4,497,564.52	3,546,282.84
2.1	Cash & Bank Balance	27,622.53	24,823.49	22,256.55
2.2	Money at call and short Notice	102,122.94	24,777.44	171,587.81
2.3	Investments	33,500.00	-	-
2.4	Loans & Advances	4,445,648	4,383,695	3,336,784.91
2.5	Fixed Assets	18,087.89	20,124.56	10,850.92
2.6	Non Banking Assets			-
2.7	Other Assets	68,370.98	44,143.87	4,802.66
3	Profit and Loss Account	Up to this Quarter	Up to Previous Quarter	Corresponding Previous Year Quarter Ending
3.1	Interest income	586,863.22	413,609.12	401,700.55
3.2	Interest Expense	308,136.75	206,799.50	161,216.73
A	Net Interest Income (3.1-3.2)	278,726.46	206,809.62	240,483.82
3.3	Fees Commission and Discount	93,411.39	70,049.31	84,886.99
3.4	Other Operating Income	-	-	-
3.5	Foreign Exchange Gain/Loss (Net)	-	-	-
B	Total Operating Income (A+3.3+3.4+3.5)	372,137.86	276,858.92	325,370.82
3.6	Staff Expenses	126,992.28	88,804.13	91,048.84
3.7	Other Operating Expenses	35,410.32	25,218.68	28,214.43
C	Operating profit Before Provision (B-3.6-3.7)	209,735.26	162,836.11	206,107.55
3.8	Provision for Possible Loss	123,548.72	121,741.96	100,022.06
D	Operating profit (C-3.8)	86,186.54	41,094.15	106,085.48
3.9	Non Operating Income/Expenses (Net)	636.93	578.08	-
3.10	Write Back of Provision for Possible Loss	151,429.42	117,099.89	41,506.10
E	Profit From Regular Activities (D+3.9+3.10)	238,252.89	158,772.12	147,591.58
3.11	Extraordinary Income/Expenses (Net)	-	-	-
F	Profit Before Bonus and Taxes (E+3.11)	238,252.89	158,772.12	147,591.58
3.12	Provision For Staff Bonus	23,825.29	15,877.21	14,759.16
3.13	Provision For Tax	64,328.28	42,868.47	39,849.73
G	Net Profit/Loss (F-3.12 -3.13)	150,099.32	100,026.44	92,982.70
4	Ratios	Up to this Quarter	Up to Previous Quarter	Corresponding Previous Year Quarter Ending
4.1	Capital Fund to RWA	9.75%	8.93%	10.17%
4.2	Non Performing Loan (NPL) to Total Loan	1.91%	2.97%	1.71%
4.3	Total Loan Loss Provision to total NPL	124.07%	104.44%	172.81%
4.4	Cost of Funds	11.62%	11.53%	5.92%
4.5	CD Ratio (Calculated as per NRB Directives)	339.79%	353.28%	359.53%

Note : The above Figure & position are subject to change upon otherwise instruction from Supervising Authority & Statutory Auditor.

Interest Rate	
Deposit 4 - 8.55%	Loan and Advance 14.70%

धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को अनुसूची-१४ (नियम २६ को उप विनियम (१) सँग सम्बन्धित)

आ.व. २०७८/७९ को चौथो त्रैमासिक वितरण

१. प्रमुख वित्तीय वितरण :

क. त्रैमासिक अवधिको वासलात, नाफा-नोक्सान हिसाव सम्बन्धी विवरण :

यस वित्तीय संस्थाको वासलात, नाफा नोक्सान सम्बन्धी विवरण यसै साथ प्रकाशित गरिएको छ ।

ख. प्रमुख वित्तीय अनुपातहरू (आवश्यकतानुसार वार्षिकीकरण गरिएको) निम्न बमोजिम रहेको छ ।

प्रति शेयर आम्दानी रु.	प्रति शेयर बजार मूल्य	मूल्य आम्दानी अनुपात (गुणा)	प्रति शेयर खुद किताबी मूल्य रु.	प्रति शेयर कुल सम्पत्तिको मूल्य रु.	तरलता अनुपात प्रतिशत
१०१.७६	३४३९	३३.७९	३०२.२६	३,१८३.२९	११.७९%

२. व्यवस्थापकीय विश्लेषण :

क. त्रैमासिक अवधिमा संस्थाको मौज्दात, आम्दानी र तरलता कुनै परिवर्तन भएको भए सो को प्रमुख कारण सम्बन्धी विवरण: तरलता संकुचनको प्रतिकुल अवस्थाका बावजुत त्रैमासिक अवधिमा वित्तीय संस्थाको कारोबारको बृद्धिसँगै संस्थाको बचत मौज्दात, आम्दानी र तरलता सन्तोषजनक रहेको छ । कर्जा लगानीमा बृद्धि, लक्ष्य अनुसार कर्जाको साँवा तथा व्याज असुली, सञ्चालन खर्चमा मितव्ययीता गर्न सफल भएकोले खुद मुनाफा सन्तोषजनक रुपमा बृद्धि भएको छ ।

ख. आगामी अवधिको व्यवसायिक योजना सम्बन्धमा व्यवस्थापनको विश्लेषणात्मक विवरण :

राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले गरीबी मुक्त समृद्ध समाज स्थापना गर्न हाल सञ्चालनमा रहेका शाखा कार्यालयहरू तथा अन्य लघुवित्त वित्तीय संस्थाको पहुँच कम रहेका स्थानहरूमा शाखा कार्यालय स्थापना र कार्यक्षेत्र विस्तार तथा उपयुक्त लघुवित्त वित्तीय संस्थाहरूलाई प्राप्ति/मर्जर गरी थप कार्यक्षेत्र र कार्यक्रमलाई विस्तार गर्ने संस्थाको नीति रहेको छ । वित्तीय श्रोतमा आत्मनिर्भरता बढाउन सदस्यहरूको बचत बृद्धि गर्ने नीतिलाई निरन्तरता दिइएको छ । नविनतम प्रविधिहरूको प्रयोग गरी छिटो छरितो र विश्वसनीय एवं विगो सेवा प्रदान गर्दै कार्यक्रम विस्तारमा अग्रसर यस संस्थाले आन्तरिक तथा बाह्य श्रोतहरूको परिचालन तथा सहकार्यमा संस्थासँग आबद्ध सदस्यहरूको जीवनस्तर उकास्ने उद्देश्यले विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएको छ । संस्थाले कृषि, पशुपालन, सेवा व्यवसाय तथा लघुउद्यम जस्ता व्यवसायहरू सञ्चालनको लागि लघुवित्त सेवा उपलब्ध गराउँदै आएको छ । समय सापेक्ष ग्राहकको चाहना अनुसार सेवा तथा सुविधाहरूमा परिष्कृत गर्दै लैजान व्यवस्थापन प्रतिवद्ध रहेको छ । कर्मचारीहरूको संस्था प्रति अपनत्व अभिवृद्धि गर्न वृत्ति विकासका विभिन्न कार्यहरूलाई समेत निरन्तरता दिइएको छ ।

चालु आ.व.को यस त्रैमाससम्मको वित्तीय संस्थाले हासिल गरेको प्रगति निम्नानुसार रहेको छ ।

विवरण	गत आ.व.(२०७७/७८) आषाढ मसान्त	चालु आ.व. (२०७८/७९)	
		२०७८ असार मसान्त	बृद्धि प्रतिशत
कुल शाखा संख्या	६२	७०	१३%
कुल सदस्य संख्या	५५,३७७	६९,१९५	२५%
कुल लगानीमा रहिरहेको रकम (रु.हजारमा)	३,४३८,६९६.१५	४,४५३,२९०.९८	३२%
बाँकी बचत (रु.हजारमा)	९२८,०९०.३३	१,३४०,०९६.५७	४४%

ग. विगतको अनुभवबाट संगठित संस्थाको मौज्दात, नाफा वा नगद प्रवाहमा तात्त्विक असर पार्न सक्ने घटना अवस्था आदि भएमा सो सम्बन्धी विश्लेषणात्मक विवरण :

हालको परिस्थितिमा सम्पूर्ण बैकिङ प्रणाली नै तरलता अभावको अवस्थामा गुञ्जिरहेको छ । यस अवस्थामा बैंक तथा वित्तीय संस्थाले विपन्न वर्गको लागि लघुवित्त वित्तीय संस्थाहरूलाई प्रवाह गर्ने विपन्न वर्ग कर्जा आवश्यकतानुसार उपलब्ध हुन नसक्नुले व्यवसाय विस्तारमा प्रभाव पर्ने तथा कर्जामा ब्याजदर बृद्धिको कारण खर्च बढ्ने गर्दा नाफामा समेत असर पर्न सक्ने देखिन्छ । पिछिल्लो समयमा एकै कार्यक्षेत्रमा बहुसंख्यक लघुवित्त सेवा प्रदायकहरूको उपस्थितिले सदस्यहरूबीच कर्जाको दोहोरोपना बढ्ने गर्दा कार्यक्रमको गुणस्तरमा दिनानुदिन ह्रास आउने कारणहरूले संस्थालाई नकारात्मक प्रभाव पर्न सक्ने महशुस भएकोले सोको उचित व्यवस्थापन गरिदै आएको छ ।

३. कानुनी कारवाही सम्बन्धी विवरण :

वित्तीय संस्थाका संस्थापक वा संचालकले तथा संस्थापक वा संचालकको विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी अपराध गरेको सम्बन्धमा कुनै मुद्दा गरेको वा भएको साथै कुनै संस्थापक वा संचालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा मुद्दा दायर गरेको वा भएको कुनै जानकारी प्राप्त भएको छैन ।

४. संगठित संस्थाको शेयर कारोबार सम्बन्धी विश्लेषण :

क. धितोपत्र विनिमय बजारको खुल्ला बजार कारोवारले यस संस्थाको बजार मूल्य निर्धारण हुने हुँदा व्यवस्थापनको यस सम्बन्धमा कुनै टिप्पणी छैन ।

ख. नेपाल स्टक एक्सचेन्ज लिमिटेडको वेबसाइट www.nepalstock.com अनुसार गत त्रैमासिक अवधिमा यस संस्थाको शेयरको कारोवार निम्नानुसारले भएको देखिन्छ ।

अधिकतम मूल्य रु.	न्यूनतम मूल्य रु.	अन्तिम मूल्य	कारोवार दिन	कारोवार संख्या	कारोवार शेयर संख्या
३७२३	३१५६	३४३५	६४	३१०८	५७८८७

५. समस्या तथा चुनौती :

सम्पूर्ण बैकिङ प्रणालीमा फेरेको तरलता अभाव, सदस्यहरूको बढ्दो दोहोरोपना, बहुबैकिङ कारोवार, पुराना तथा दक्ष कर्मचारीहरूको वर्हिगमन, बैंक तथा वित्तीय संस्थाहरूबाट उपलब्ध भएको विपन्न वर्ग कर्जामा उच्च व्याजदरको कारण लागत खर्चमा बृद्धि, नियमनकारी निकायबाट हुनसक्ने नीतिगत परिवर्तनको कारण श्रृजना हुन सक्ने समस्या तथा चुनौतीको रुपमा लिइएको छ । संस्थामा कार्यरत कर्मचारीहरूको उचित व्यवस्थापन, तालिम र समय साक्षेप व्यवसायिक रणनीति अपनाई वित्तीय संस्थाले प्रदान गर्ने सेवामा प्रभावकारीता र खर्चमा मितव्ययीता अपनाइने छ ।

६. संस्थागत सुशासन :

संस्थागत सुशासनका लागि कम्पनीको सञ्चालक समिति, लेखापरीक्षण समिति, जोखिम व्यवस्थापन समिति, कर्मचारी सेवा सुविधा समिति, सम्पत्ति शुद्धिकरण अनुगमन समिति, कर्मचारी पदपूर्ति समिति लगायत विभिन्न आन्तरिक समिति तथा उप-समितिहरू मार्फत व्यावसायिक योजना तथा कार्यक्रमको तर्जुमा गरी सोही बमोजिम कार्य सम्पादन गर्ने/गराउने, सम्पादन गरिएका कार्यहरूको मूल्यांकन गर्ने र सोको समीक्षाको आधारमा उपयुक्त रणनीति अवलम्बन गर्ने कार्यलाई निरन्तरता दिइएको छ । नेपाल राष्ट्र बैंकबाट लघुवित्त संस्थाहरूलाई जारी गरिएको निर्देशनहरूको साथै बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३, कम्पनी ऐन २०६३, नेपाल राष्ट्र बैंक ऐन २०५८, धितोपत्र ऐन २०६३ लगायत अन्य सम्बन्धित ऐन र कानूनको अनुपालना गरिनुका साथै आवश्यकता अनुसार संस्थाको कार्यक्रमलाई सबल र सक्षम बनाउन आवश्यक नीति नियमहरू बनाई लागू गरिएको छ ।

७. सत्य, तथ्यता सम्बन्धमा प्रमुख कार्यकारी अधिकृतको उद्घोषण :

आजका मिति सम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरूको शुद्धता सम्बन्धमा म संस्थाको तर्फबाट उत्तर दायित्व लिन्छु । साथै म यो उद्घोष गर्दछु कि यस प्रतिवेदनमा उल्लेखित विवरणहरू सत्य, तथ्य र पूर्ण छन् र लगानीकर्ताहरूलाई सुसूचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरू लुकाईएको छैन ।